



सिरानचोक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
छोप्राक, गोरखा

सामान खरिद सम्बन्धि सिलबन्दी दरभाउपत्र आव्हानको सुचना

(प्रथम पटक सुचना प्रकाशित मिति: २०७७/१०/०५ गते)

यस सिरानचोक गाउँपालिका, गोरखा को लागि व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली सञ्चलानार्थ बडा कार्यलयहरूको लागि डेक्सटप कम्प्युटर , प्रिन्टर , स्क्यानर तथा 4G Pocket WIFI Router खरिद गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक व्यवसायी वा कम्पनीहरूबाट निम्न शर्तहरूको अधिनमा रही दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिन्छ ।

- १) सिलबन्दी दरभाउपत्र फारम खरिद गर्न इच्छुक व्यवसायीहरू वा कम्पनीले सम्बन्धि फर्मको लेटर प्याडमा अधिकार प्राप्त व्यक्तिले दस्तखत गरेको लिखित निवेदन पत्र साथ आ.ब. २०७७/०७८ को लागि नविकरण तथा चालु आ.ब.को लागि मान्यता प्राप्त भएको फर्म वा कम्पनीको प्रमाण पत्र, व्यवसाय इजाजतपत्र, स्थायी लेखादर्ता नं. एवं आयकर तथा मु.अ. कर दर्ता प्रमाणपत्र (भ्याट), साथै आ.ब. २०७६/०७७ को कर चुक्ता विवरण पेश गरेको कागजात, सम्बन्धित नागरिकताको प्रमाणपत्र र फर्म सम्बन्धि अन्य कुनै कागजात भए सो समेतको प्रमाणित प्रतिलिपिको साथ तल उल्लेखित नगद रकम (पछि फिर्ता नहुने) यस कार्यालयको राजस्व शाखामा बुझाई अथवा यस कार्यालयको ग्लोबल आइ.एम.ई बैंक सिरानचोक शाखामा रहेको राजस्व खाता नं. C३०४०१००००००१ यो सुचना प्रथम पटक प्रकाशित मितिले १५औं दिन सम्म कार्यालय समय भित्र यस कार्यालयबाट सिलबन्दी दरभाउपत्र फारम खरिद गर्न सकिने छ ।
- २) खरिद गरिएको सिलबन्दी दरभाउपत्रहरू यो सुचना प्रथम पटक प्रकाशित मितिले १६औं दिनको दिउसो १२:०० बजे भित्र गाउँ कार्यपालिकाको कार्यालयको नाममा सम्बोधन गरी ठक्का नं., दरभाउपत्रवालाको नाम, ठेगाना र फोन नं. समेत स्पष्ट खुलाई सिलबन्दी लाहाछाप गरि यस कार्यालयमा दर्ता गराउन सकिने छ ।
- ३) दर्ता भएका सिलबन्दी दरभाउपत्र नियमानुसार कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सोही दिनको १:०० बजे खोलिने छ । सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । दरभाउपत्र दर्ता तथा खोलिने दिन सार्वजनिक बिदा पर्न गएमा कार्यालय खुलेको दिन सोहि अनुसारको समयमा दर्ता गर्ने वा खोल्ने काम हुनेछ । फर्मको प्रतिनिधिको रूपमा कुनै व्यक्ति पठाउन पर्ने भएमा रित्तपूर्वकको मन्जुरीनामा सहित पठाउनु पर्ने छ ।
- ४) सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात देखिला गर्दा दरभाउपत्र पुस्तिका उल्लेख भए बमोजिमका कुराहरू खुलेको प्रमाण दरभाउपत्र साथ अनिवार्य रूपमा पेश गर्नु पर्ने छ ।
- ५) सिलबन्दी दरभाउपत्र पुस्तिका तथा सुचनामा उल्लेखित मुल्यांकन आधारहरू पुरा नगर्ने दरभाउपत्रदाताहरूको दरभाउपत्र स्वीकृत गरिने छैन ।
- ६) सिलबन्दी दरभाउपत्र फारम भर्दा अंक अक्षर दुवैमा स्पष्ट लेख्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । साथै केरमेट भएको ठाउँमा सहि छाप हुनु पर्ने छ ।
- ७) सिलबन्दी दरभाउपत्रको साथ जमानत बापत तपशिल उल्लेखित रकम नघटाई ग्लोबल आइ.एम.ई बैंक सिरानचोक शाखामा रहेको यस कार्यालयको धरौटी खाता नं. C३०४०१०००००१६ मा नगद जम्मा गरेको सकल बैंक भौचर वा सो रकम बराबरको ७५ दिनको मान्य अवधि रहेको जमानीपत्र (Bid bond) समावेश भएको हुनु पर्ने छ । अन्य दरभाउपत्र अयोग्य मानिने छ ।
- ८) सिलबन्दी दरभाउपत्र दर्ता गर्ने फर्महरूले दरभाउपत्र पुस्तिकामा संलग्न गरिएको स्पेशिफिकेसन तथा अन्य व्यहोरा प्रष्ट रूपमा पढि, सहि छाप गरि पेश गर्नु पर्ने छ । दरभाउपत्र जुन फार्मको नाम बाट खरिद भएको हो सोहि फर्मको नामबाट दर्ता गराउनुपर्ने र यस कार्यालयबाट विक्रि भएको दरभाउपत्र फारम भरी प्रत्येक पृष्ठमा सहिछाप गरि पेश गर्नु पर्नेछ । सिलबन्दी दरभाउपत्रदाताको ग्राह्यता (Eligibility)प्रमाणितगर्ने कागजातहरू सिलबन्दी दरभाउपत्र साथ (सिलबन्दी खाम भित्रै) संलग्न हुनु पर्ने छ ।
- ९) कुनै पनि कारण जनाइ वा नजनाइ सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने वा अस्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।
- १०) सिलबन्दी दरभाउपत्र फारम र यस सुचनामा लेखिएको कुराहरूको हकमा यसै अनुसार र यसमा उल्लेख नभएका व्यहोराहरूको हकमा सार्वजनिक खरिद ऐन २०६३, र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार हुनेछ ।

क्र.स.	ठेक्का नं	ठेक्का विवरण	लागत अनुमान (भ्याट बाहेक)	धरौटी रकम	दरभाउपत्र फारम दस्तुर (रु)	कैफियत
१.	SRM/GORKHA/GOODS/COM/07/078-P1	बडा कार्यलयहरूको लागि डेक्सटप कम्प्युटर , प्रिन्टर , स्क्यानर तथा 4G Pocket WIFI Router	७.२४,०००.००	२४०००.००	१०००.००	

थप जानकारीको लागि Email: ito.siranchowkmun@gmail.com , फोन नं : 9856010050

प्रमुख प्रशासकिय अधिकृत